

C समुहको स्वास्थ्य प्रयोगशाला दर्ता तथा नविकरणको लागि निवेदन फाराम

१. निवेदनको उद्देश्य :

नयाँ संचालन स्वीकृती (अस्थायी)

स्थायी

नविकरण

समुह परिवर्तन

२. निवेदन गरेको समुह :

C समुह

३. प्रयोगशालाको विवरण :

प्रयोगशालाको नाम :

प्रयोगशालाको ठेगाना :

गा.पा./न.पा./उ.म.न.पा./म.न.पा. : मोबाइल नं.

फ्याक्स नं.: इमेल ठेगाना :

वेबसाइट ठेगाना :

संस्था संचालकको नाम :

४. स्वामित्वको प्रकार :

एकल

साभेदारी

अन्य

५. संस्थाको कानूनी परिचय (अनिवार्य हुनुपर्नेछ)

संस्था संचालकको नाम :

संस्थाकहाँ दर्ता भएको छ, खुलाउनुहोस् :

महानगरपालिका

नगरपालिका

गाउँपालिका

घरेलु तथा साना उद्योग

कम्पनी रजिष्टारको कार्यालय

दर्तागर्ने निकायको ठेगाना :

संस्थाको भ्याट नं.

संस्थाको स्थायी लेखा नं. (प्यान नं.)

घर भाडामा भए सोको सम्झौतापत्रको प्रतिलिपी अनिवार्य छ ।

आफ्नो घर भएमा लालपुर्जाको प्रतिलिपी अनिवार्य छ ।

नोट : कानूनी परिचय नभएको प्रयोगशालाको निवेदन स्वीकृत हुनेछैन।

६. प्रयोगशालाको प्रकार

- स्ट्याण्ड एलोन क्लिनिकमा आधारित पोलिक्लिनिकमा आधारित वैदेशिक रोजगार
- अस्पतालमा आधारित बेड संख्या

७. पहिला अनुमति प्राप्त गरिसकेको भएमा :

अनुमति नं. जारी गर्ने निकाय :

जारी गरेको मिति : म्याद समाप्त हुने मिति :

८. प्रयोगशालाबाट दिइने सेवाको प्रकारहरु :

- हेमाटोलोजी केमेस्ट्री माइक्रोबायोलोजी
सेरोलोजी हिस्टोसाइटोप्याथोलोजी अन्य

९. प्रयोगशाला संचालन रहने दिन र समय


समय	आइत	सोम	मंगल	बुध	बिहि	शुक्र	शनि
देखि							
सम्म							
चौबिसै घण्टा							

१०. प्रयोगशालाको क्षेत्रफल :


जम्मा कोठा संख्या	प्रयोगशाला परिक्षण गरिने क्षेत्रफल	नमूना संकलन क्षेत्रफल	अन्य	कुल क्षेत्रफल

(D समुहको लागि न्यूनतम २५० र C समुहको लागि ४०० स्क्वायर फिट)

११. प्रयोगशालाको भित्री नक्सा बनाई क्षेत्रफल र कार्य प्रयोजन खुलाउनुहोस् :



१२. मुख्य बाटो देखि प्रयोगशाला सम्म पुग्ने नक्सा बनाउनुहोस् :



१३. प्रयोगशालाले अन्य कुनै प्रयोगशालालाई नमुना रिफर गरिरहेको भए रिफरल प्रयोगशालाको विवरण भर्नुहोस् ।

क्र.सं.	रिफरल प्रयोगशालाको नाम	ठेगाना	सम्पर्क नं.	सम्झौता भएको मिति	समुह

रिफरल प्रयोगशाला न्यूनतम B समुहको हुनुपर्नेछ ।

१४. जनशक्तिको विवरण

कुल प्राविधिक जनशक्तिप्रमाणपत्र तह गरेको..... स्नातक गरेको स्नातकोत्तर गरेको.....

कर्मचारीको नाम	पद	योग्यता	पार्ट टाइम/ फुल टाइम	NMC/ NHPC दर्ता नं.	सम्पर्क नं.	संस्थासँग आवद्ध भएको मिति	कर्मचारीको अनुभव	उपलब्ध रहने दिन र समय	कैफियत

जनशक्ति विवरण भर्ने फारामको थप आवश्यकता भएमा यसै पेजको प्रतिलिपी निकाल्नुहोस् ।

१५. औजार उपकरणको अभिलेख :

C समुह		D समुह	
सेमी अटोमेटेड (वा अटोमेटेड) बायोकेमेन्ट्री एनालाइजर	सेमी अटोमेटेड (वा अटोमेटेड) बायोकेमेन्ट्री एनालाइजर	छ <input type="checkbox"/>	छैन <input type="checkbox"/>
अटोमेटेड हेमाटोलोजी एनालाइजर	---	छ <input type="checkbox"/>	छैन <input type="checkbox"/>
इलेक्ट्रोलाइट एनालाइजर	---	छ <input type="checkbox"/>	छैन <input type="checkbox"/>
कोआगुलोमिटर (coagulometer)	---	छ <input type="checkbox"/>	छैन <input type="checkbox"/>
एलाइजा (ELISA) गर्ने सेटअप	---	छ <input type="checkbox"/>	छैन <input type="checkbox"/>

सि.नं.	मेशिनरी औजारको नाम (माथि उल्लेखित र अन्य मेशिनहरुको विवरण दिनुहोस् ।)	इकाइ	कम्पनीको नाम र मोडल नं.	खरिद गरेको मिति	सिरियल नं.	खरिद गरेको संस्था	हालको अवस्था

१६. परिक्षण सेवाको विवरण

क्र.सं.	टेष्टको नाम	C	D	प्रयोग गरिने मुख्य उपकरणको / विधि नाम	वैकल्पिक विधि अथवा वैकल्पिक उपकरण	वार्षिक भार (संचालनमा रहेको प्रयोगशालाको लागि मात्र)	कैफियत
Hematology							
१	Hb						
२	Total Leucocyte Count (TLC)						
३	Differential Count (DLC)						
४	ESR						
५	Blood Group						
६	Bleeding Time						
७	Clotting Time						
८	RBC count						
९	PT						
१०	APTT						
११	Platelet count						
१२	Red cell indices						
१३	Hematocrit						
१४	Absolute count (eosinophil, neutrophil, etc.)		X				
१५	Retic count		X				
१६	Peripheral smear		X				
१७	Cross match		X				
१८	Bone marrow examination		X				

BIOCHEMISTRY							
୧୯	Blood Sugar						
୨୦	Urea						
୨୧	Serum Bilirubin						
୨୨	Serum Uric Acid						
୨୩	Serum Total Protein						
୨୪	Serum Albumin						
୨୫	SGPT, SGOT, ALP						
୨୬	Lipid profile (TG, Cholesterol, HDL,LDL)						
୨୭	LDL (if other than calculation)						
୨୮	Creatinine						
୨୯	Sodium, potassium						
୩୦	TFT, Vitamins profile, Iron Profile		X				
୩୧	Cardiac enzymes (CK, CKMB)		X				
୩୨	other enzymes (provide name as well)		X				
MICROBIOLOGY							
୩୩	Sputum AFB						
୩୪	Gram Stain						
୩୫	KOH mount						
୩୬	Culture (bacteriology)		X				
SEROLOGY							
୩୭	RPR						
୩୮	Widal						
୩୯	ASO						
୪୦	RA factor						

४१	CRP					
४२	infectious disease marker by ELISA or other method (except by RDT kit)		X			
MISCELLANEOUS						
४३	Urine Biochemical Test (sugar, protein, pH)					
४४	Urine Routine Microscopy					
४५	Urine ketone, urobilinogen , bile salt, bile pigment					
४६	Urine Bence Jones protein					
४७	Stool Routine					
४८	Stool for Reducing Substance					
४९	Stool for Occult blood					
५०	Urine Pregnancy Test (RDT)					
५१	HIV, HbSAg, HCV (RDT)					
५२	Body fluid analysis		X			
५३	Semen analysis		X			
HISTO-CYTOPATHOLOGY						
५४	Gynae cytology		X			
५५	Non gynae cytology		X			
५६	FNAC		X			
५७	Histopathology		X			

प्रयोगशालाले जारी गरेको परिक्षण सूची पनि यसै साथ संलग्न गरी पठाउनु पर्नेछ । D समुहले न्यूनतम ३३ वटा र C समुहले न्यूनतम ४६ वटा परिक्षण सेवा दिएको हुनुपर्नेछ । जस मध्ये हेमाटोलोजी, बायाकेमेस्ट्री, माइक्रोवायोलोजी र हिस्टोसाइटो मध्ये तिन विधाको सेवा अनिवार्य छन् ।

१७. प्रयोगशाला सम्बन्धी अन्य विवरणहरु

प्रयोगशाला कति तल्ला माथि छ ?.....	
माथि भए लिफ्टको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
भ्याङ्गमा पर्याप्त प्रकाशको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
प्रयोगशालामा पर्याप्त प्रकाशको कस्तो व्यवस्था छ ?	भ्याल <input type="checkbox"/> बत्ति <input type="checkbox"/> दुवै <input type="checkbox"/>
प्रयोगशाला भित्र (ढोका बाहेक) भेन्टिलेसनको लागि के छ ?	भ्याल <input type="checkbox"/> एग्जस्ट फ्यान <input type="checkbox"/>
अन्य भए उल्लेख गर्नुहोस्	
एयर कण्डिसनरको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
प्रयोगशाला भित्र निरन्तर पानी आउने धारा र सिन्कको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
प्रयोगशालाको लागि विद्युतिय व्याक अपको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
छ भए के छ ?	जेनेरेटर <input type="checkbox"/> इन्भर्टर <input type="checkbox"/> यू.पि.एस. <input type="checkbox"/> अन्य
कर्मचारी तथा विरामीको लागि नजिकै सफा शौचालयको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
पर्याप्त फर्निचरको व्यवस्था छ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
रिसेप्सनको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
विश्रामस्थलको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
नमुना संकलनगर्ने छुट्टै कोठाको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
फर्निचर र उपकरणहरुको लागि आवश्यक क्षेत्रफलको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
उपलब्ध गराउने सेवाअनुसार उपकरण तथा रिजेन्ट छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
सेवाहरुको मुख्य सुची र उपलब्ध सेवाहरुको विवरण छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
रिजेन्ट र किट्स उत्पादकले तोकिए बमोजिम उचित भण्डारणको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
प्रयोगशाला प्रयोजनको लागि टेलिफोनको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
प्रयोगशालामा इन्टरनेट सहितको कम्प्यूटरको व्यवस्था छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
प्रयोगशालाबाट निस्कने फोहोरहरुको उचित व्यवस्थापनको व्यवस्था कस्तो छ ?	
अपनाइएको विधि: 1 Hypochlorite मा राखी Dispose गर्ने <input type="checkbox"/>	
2 Autoclaving द्वारा sterilizing गर्ने <input type="checkbox"/>	
3 गाडने <input type="checkbox"/>	
4 अन्य <input type="checkbox"/> विधि उल्लेख गर्नु होस्	
प्रयोगशालामा Biological hazard सम्बन्धी signs/symbol राखिएको छ ?	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>
प्राविधिक सुपरभाइजर र नतिजा प्रमाणित गर्ने प्राविधिकको अनुभव ३ वर्षको	छ <input type="checkbox"/> छैन <input type="checkbox"/>

संचालन भइरहेको प्रयोगशालाहरुको हकमा थप भर्नुपर्ने विवरण

१८. अन्य :

- | | | |
|--|--------------------------------|---------------------------------|
| (क) उपकरण तथा औजारको अभिलेख | भएको <input type="checkbox"/> | नभएको <input type="checkbox"/> |
| (ख) Internal QC को रेकर्ड राख्ने | गरेको <input type="checkbox"/> | नगरेको <input type="checkbox"/> |
| (ग) Standard Operating Procedure प्रयोग गर्ने | गरेको <input type="checkbox"/> | नगरेको <input type="checkbox"/> |
| (घ) कम्प्युटराईज्ड अभिलेख गुणस्तर नियन्त्रणको अभिलेख | भएको <input type="checkbox"/> | नभएको <input type="checkbox"/> |
| (ङ) उपकरणहरुको Temperature Control Log | भएको <input type="checkbox"/> | नभएको <input type="checkbox"/> |
| (च) NEQASमा सहभागी | भएको <input type="checkbox"/> | नभएको <input type="checkbox"/> |
| भएको भए वर्षमा कति पटक सहभागी भएको : | | |
| (छ) कर्मचारीको विस्तृत विवरणको रेकर्ड | भएको <input type="checkbox"/> | नभएको <input type="checkbox"/> |
| (ज) प्रयोगशालामा गरिएका परिक्षण सेवाको विस्तृत विवरण सम्बन्धी जि.ज.स्वा.का/जि.स्वा.का/रा.ज.स्वा.प्र. मा आवधिक रुपमा पठाउने | गरेको <input type="checkbox"/> | नगरेको <input type="checkbox"/> |
| (झ) कर्मचारीहरुको हाजिरीको अभिलेख | भएको <input type="checkbox"/> | नभएको <input type="checkbox"/> |
| (ञ) कर्मचारीहरुलाई दिइने मासिक पारिश्रमिकको अभिलेख | भएको <input type="checkbox"/> | नभएको <input type="checkbox"/> |

१९. निवेदकको विवरण :

नाम :

संस्थामा भएको पद :

ईमेल ठेगाना : सम्पर्क नं.:

निवेदकको सही :

मिति :

कार्यालय प्रयोजनको लागिमात्र

निवेदन दर्ता नं. : निवेदन दर्ता गरेको संस्था :.....

निवेदन दर्ता मिति :

संलग्नकागजपत्रहरु :

क्र.सं.	विवरण	डकुमेन्ट नं.
१	संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपी	
२	भ्याट दर्ताको प्रमाण पत्रको प्रतिलिपी	
३	प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपी	
४	प्रयोगशाला रहेको घरको लालपुर्जाको प्रतिलिपी	
५	घरभाडा सम्झौताको प्रतिलिपी (भाडामा भएमात्र)	
६	करचुक्ताको प्रमाण पत्रको प्रतिलिपी	
७	प्रवाह गरिने सेवाको सूची	
८	उपलब्ध उपकरणहरुको सूची	
९	मानव संशाधनको सूची	
१०	NEQAS को पछिल्लो नतिजाको सूची (संचालन भइरहेको संस्थाको हकमा)	
११	कर्मचारी संग गरिएको सम्झौताको प्रतिलिपी	
१२	प्राविधिक जनशक्तिको सर्टिफिकेटको प्रतिलिपी (सम्बन्धीत काउन्सीलमा दर्ताको प्रमाण पत्र*, कार्यरत पदको आवश्यक योग्यताको प्रमाण पत्र**, नागरिकताको प्रमाण पत्र)	

*जुन पदमा संस्थामा कार्यरत हो, सोही पद अनुसार काउन्सील दर्ता भएको हुनुपर्नेछ ।

**जुन पदमा संस्थामा कार्यरत हो, सोको लागि क्षमता खुल्ने कुनै एक मात्र प्रमाण पत्र (मार्कसिट, डिग्री अथवा ट्रान्सक्रिप्ट) भएपुग्छ ।

निवेदन बुझ्नेको दस्तखत र नाम:

अनुसूची

१. निरिक्षण गर्दा निर्धारित चेकलिष्ट अनुसार गरिने छ । नम्बर दिनुपर्ने प्रश्नहरुको उत्तर ०, १ र २ मध्ये एक हुनुपर्नेछ ।
(० भन्नाले छैन/सन्तोषजनक छैन ; १ भन्नाले छ तर अधुरो छ/छ तर अपुरो छ/छ तर अनियमित छ ; २ भन्नाले राम्रो छ/सन्तोषजनक छ/नियमित छ)
२. सबै प्रश्न नयाँ संचालन स्वीकृती (अस्थायी स्वीकृती) लाई लागु नहुन सक्छ । यस्ता प्रश्नहरुको अन्तमा (*) संकेत प्रयोग गरिएका छन् ।
३. संचालन अनुमति पाउनलाई अनिवार्य भनिएका बाहेक प्रत्येक खण्डमा न्यूनतम ६० र जम्मा ७० अंक प्राप्त गर्नुपर्ने छ ।
४. अस्थायी स्वीकृती बढिमा १ वर्षको लागि एक पटकको लागि सम्बन्धीत निकायले दिने छ र सोको जानकारी मासिक रुपमा जनस्वास्थ्य प्रयोगशालालाई उपलब्ध गराउनेछ । अस्थायी स्वीकृती प्राप्त पश्चात अस्थायी प्रयोगशाला संचालन गर्न सकिनेछ ।
५. अस्थायी अनुमति पाएका प्रयोगशालाले ६ - ६ महिनामा र स्थायी अनुमति पाएका प्रयोगशालाले वार्षिक रुपमा आफ्नो कार्य विवरण सम्बन्धीत निकायमा अनिवार्य बुझाउनुपर्नेछ ।
६. अनुमति पत्रको म्याद सकिने ६० दिन अगावै नयाँ अनुमति पत्रको लागि सम्बन्धीत निकायमा नयाँ निवेदन दर्ता गराउनुपर्नेछ । अन्यथा स्वतः खारेज हुनेछ ।
७. सम्बन्धीत निकायले स्थायी अनुमतिको लागि निरीक्षण गरे पश्चात जनस्वास्थ्य प्रयोगशालामा सिफारीस पत्र, फाराम र चेक लिष्ट र प्रयोगशालाको कार्य विवरणको प्रतिलिपी बुझाएपछि जनस्वास्थ्य प्रयोगशालाले स्थायी संचालन अनुमति दिनेछ ।
८. प्रयोगशालाको नाममा राष्ट्रिय र रिफरेन्स शब्द प्रयोग गरेको प्रयोगशालालाई अनुमति दिइनेछैन ।
९. समुह परिवर्तनका लागि स्थायी अनुमति प्राप्त गरेको न्यूनतम ६ महिना पछि मात्र सम्बन्धीत निकायमा निवेदन दिनसकिने छ ।
१०. जनस्वास्थ्य प्रयोगशालाले अनुमति प्राप्त प्रयोगशालाको कुनैपनि समयमा अनुगमन गर्नसक्नेछ र आवश्यक दस्तावेज माग्न सक्नेछ । मापदण्ड अनुसार नपाईमा जुनसुकै समयमा अनुमती खारेज गर्न सक्नेछ ।
११. सम्बन्धीत निकाय अथवा जनस्वास्थ्य प्रयोगशालाले संचालन अनुमति दिँदा सर्तहरु तोक्न सक्नेछ ।
१२. C समुहको प्रयोगशालाले आफू कहाँ नहुने कुनै निरीक्षणको लागि नमूना संकलन गरी रिफरल प्रयोगशालाको मान्यता प्राप्त B समुहको प्रयोगशालामा पठाउन सक्नेछ । तर सो निरीक्षण B समुहको प्रयोगशालाले देश भित्रकै आफ्नो मुख्य प्रयोगशाला वा आफ्नो कुनै शाखामा गर्न सक्ने हुनुपर्दछ ।
१३. निवेदन र निरीक्षण फाराम आवश्यकता अनुसार जनस्वास्थ्य प्रयोगशालाले परिवर्तन गर्न सक्ने छ ।
१४. निवेदन र निरीक्षण फाराम ज.स्वा.प्रयोगशाला बागमती प्रदेशको आधिकारीक वेबसाइट pphl.bagamati.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।